

कोरोना भाइरस रोग (COVID-19) को सम्बन्धमा प्रदेश सरकार, मन्त्रिपरिषदबाट भएका निर्णयहरू:

क. कोरोना भाइरस रोग (COVID-19) को रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी प्रदेश सरकार मन्त्रिपरिषदबाट भएका निर्णयहरू

मिति	बै.संख्या	विषय	निर्णय	कै
२०७६/११/२२	३१	ठूला जमघट, सभा सम्मेलन, गोष्ठी, भोजभतेर, उत्सव, समारोह जस्ता कार्यक्रम आयोजना नगर्न तथा सहभागी नहुन सर्वसाधारणमा आह्वान गर्ने	नोवेल कोरोना भाइरस (COVID-19) रोगको संक्रमण विश्वव्यापी रूपमा फैलिदै गरेको र छिमेकी मुलुकमा समेत यसको प्रभाव परेको सन्दर्भमा नोवेल कोरोना भाइरस (COVID-19) रोगको संक्रमण प्रति उच्च सजगता र सतर्कता अपनाई रोकथाम र नियन्त्रण गर्न यस रोगको संक्रमण नियन्त्रणमा नआएसम्म सर्वसाधारणको स्वास्थ्य संवेदनशिलतालाई उच्चतम ध्यानमा राखी ठूला जमघट, सभा सम्मेलन, गोष्ठी, भोजभतेर, उत्सव, समारोह जस्ता कार्यक्रम आयोजना नगर्न तथा सहभागी नहुन सर्वसाधारणमा सार्वजनिक आह्वान गर्ने।	
२०७६/११/२२	३१	अत्यावश्यक सामग्रीहरूको व्यवस्थापन सम्बन्धमा।	अत्यावश्यक औषधि, खाद्य सामग्री तथा दैनिक उपभोगका वस्तुहरूको बजारमा नियमित र सहज आपूर्तिको व्यवस्था मिलाउन प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरबाट अनुगमन नियमनको कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायमा लेखी पठाउने	
२०७६/११/२२	३१	Quarantine निर्माणका लागि अनुरोध गर्ने।	नोवेल कोरोना भाइरस (COVID-19) लगायतका सरुवा रोग सम्बन्धी उपचारका लागि Quarantine (अलग) सम्बन्धी अस्पताल निर्माण गर्नका लागि नेपाल सरकारमा अनुरोध गर्ने	
२०७६/१२/०७	३३	Personal Protective Equipment (PPE) खरिदका सम्बन्धमा।	यस प्रदेशका सबै जिल्ला अस्पतालमा Personal Protective Equipment (PPE) खरिदका लागि पाँच लाखका दरले उपलब्ध गराउने र प्रस्तावसाथ संलग्न विवरणमा उल्लिखित अन्य निकायहरूले विवरणमा तोकिएको कार्यमा मात्र खर्च गर्ने गरी तीन करोड चौविस लाख रुपैया सामाजिक विकास मन्त्रालय मार्फत तोकिएका निकायको बजेटमा समावेश हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध शिर्षकबाट उपलब्ध गराउने।	
२०७६/१२/१२	३४	डेडिकेटेड (DEDICATED)	कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि डेडिकेटेड (DEDICATED) अस्पतालको रूपमा काम गर्ने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको	

		अस्पतालको सम्बन्धमा	पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरालाई टोकन नेपाल सरकारमा अनुरोध गर्ने
२०७६/१२/१२	३४	क्वारेन्टाइनको व्यवस्थापन सम्बन्धमा।	कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न क्वारेन्टाइनको व्यवस्था गर्नका लागि तोकिएका कृषि तालिम केन्द्र लगायतका सबै स्थानहरूमा सुरक्षा समेतको व्यवस्थापन कार्य मिलाउन सशस्त्र प्रहरी बलले मिलाउने सोका लागि आवश्यक खर्च सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गर्ने तथा उपचारका लागि आवश्यक चिकित्सक एवं स्वास्थ्य कर्मीको व्यवस्था सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले मिलाउने
२०७६/१२/१२	३४	स्वास्थ्य उपकरण खरिद सम्बन्धमा।	कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक उपकरण खरिद गर्न प्रदेश भित्रका सबै जिल्ला अस्पताललाई प्रति अस्पताल पाँच/पाँच लाख रुपैयाका दरले थप बजेट उपलब्ध गराउन आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई निकास दिने
२०७६/१२/१२	३४	खाता खोल्ने सम्बन्धमा।	कोरोना भाइरस (COVID-19) रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सामाजिक विकास मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कोष खाता खोल्ने। खण्ड (क) बमोजिमको रकम जम्मा गर्ने व्यवस्था मिलाउने:- (क) उक्त खातामा प्रदेश सरकारको तर्फबाट पन्ध्र करोड रुपैया जम्मा गर्ने। (ख) देहाय बमोजिमको बचत हुने रकमबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले खण्ड (क) बमोजिमको रकम सामाजिक विकास मन्त्रालयलाई निकास दिने: (१) चालु आ.व.मा कार्यान्वयनमा जान नसक्ने आयोजना वा कार्यक्रमबाट, (२) बोलपत्र स्वीकृत भई बचत रहेको रकमबाट, (३) हालसम्म कार्यान्वयन नभएका आयोजना वा कार्यक्रमको रकमबाट, (४) तोकिएको कार्यक्रम सम्पन्न भई बचत भएको रकमबाट, र (५) अन्य मौज्जात रकमबाट। (ग) उक्त खातामा प्रदेश सरकारका मन्त्रीहरूले एक/एक

			<p>महिनाको पारिश्रमिक उपलब्ध गराउने।</p> <p>(घ) उक्त कोषमा प्रदेश भित्रका जन निर्वाचित प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, विभिन्न संघ सस्थाहरू, निजी क्षेत्र, उद्योगपति, व्यापारी लगायत सबैलाई स्वेच्छिक योगदानका लागि अनुरोध गर्ने।</p>	
२०७६/१२/१५	३५	कार्यविधि स्वीकृत सम्बन्धमा।	कोरोना भाईरस रोग (COVID-19) रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गर्ने।	
२०७६/१२/१८	३६	राहत प्याकेज सम्बन्धमा।	दैनिक रूपमा ज्यालादारी गरी जीवन गुजारा गर्ने व्यक्तिहरूका लागि राहत प्याकेज उपलब्ध गराउने।	